


(सूचनाको हक सम्बन्धी ऐन, २०६४ को दफा ५ (३) बमोजिम तथा सूचनाको हक सम्बन्धी
नियमावली २०६५ को नियम ३ बमोजिम सार्वजनिक गरिएको)



२०८० साल श्रावण १ गते देखि आश्विन मसान्त सम्म सम्पादित
प्रमुख क्रियाकलापहरु
(स्वतः प्रकाशन)



जिल्ला समन्वय समितिको कार्यालय, लमजुङ
फोन नं. ०६६-५२०२८१, इमेल:- info.ddclamjung@gmail.com
Website: www.ddclamjung.gov.np

[Handwritten signature]

[Handwritten signature]

जिल्ला समन्वय समितिको

विषय सूची:

<u>क्र.सं.</u>	<u>विवरण</u>	<u>पेज नं.</u>
१.	कार्यालयको स्वरूप र प्रकृति	१
२.	जिल्ला समन्वय समितिको काम, कर्तव्य र अधिकार	१, २
३.	जिल्ला समन्वय समितिको कार्यालय संगठन संरचना	२
४.	जिल्ला समन्वय समितिको कार्यालयमा रहने कर्मचारी संख्य र विवरण	३
५.	प्रदान गरिने सेवा	३
६.	सेवा प्रदान गर्ने निकाय र जिम्मेवार कर्मचारीहरू	४
७.	सेवा प्राप्त गर्न लाग्ने दस्तुर र अवधि	४
८.	निर्णय गर्ने प्रक्रिया र अधिकारी	४
९.	निर्णय उपर उजूरी सुन्ने अधिकारी	४
१०.	सम्पादन गरिएका मुख्य मुख्य कामहरू	४, ५
११.	सूचना अधिकारी र कार्यालय प्रमुखको नाम र पद	५
१२.	ऐन, नियम र निर्देशिकाको सूची	५
१३.	आम्दानी, खर्च तथा आर्थिक कारोबार	६



Bumy...

sc

जिल्ला समन्वय समिति



१. कार्यालयको स्वरूप र प्रकृति:-

नेपालको संविधानको धारा २२० को उपधारा (७) मा व्यवस्था भएको तथा स्थानीय सरकार संचालन ऐन, २०७४ बमोजिम गठन भएको जिल्ला समन्वय समितिमा ९ जना पदाधिकारीहरु रहने व्यवस्था छ । १ जना प्रमुख, १ जना उप प्रमुख तथा अन्य ७ जना निर्वाचित सदस्यहरु रहन्छन् । त्यस्तै गरी दैनिक प्रशासनिक कार्य गर्न १ जना जिल्ला समन्वय अधिकारी सहित अन्य दरवन्दी अनुसार निजामती कर्मचारी रहने व्यवस्था छ । प्रदेश सरकारद्वारा जारी गरिएको ऐन, कानून र अन्य कार्यविधि अनुसार जिल्ला स्थित संघ र प्रदेश अन्तर्गतका कार्यालयहरु एवं स्थानीय तहहरु बीच समन्वय र विकास निर्माणका कार्यहरुको अनुगमन गर्नु यसको मुख्य कार्य हो ।

२. जिल्ला समन्वय समितिको काम, कर्तव्य र अधिकार:

१) प्रदेशले अर्को व्यवस्था नगरेसम्मको लागि नेपालको संविधानको धारा २२० को उपधारा(७) मा उल्लेखित काम, कर्तव्य र अधिकारका अतिरिक्त स्थानीय सरकार संचालन ऐन, २०७४ को परिच्छेद १२ ले तोकेको जिल्ला समन्वय समितिको अन्य काम, कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछ:

(क) जिल्ला भित्रका गाउँपालिका वा नगरपालिका बिचको विकास निर्माणका विषय पहिचान गर्न तथा व्यवस्थापन गर्न आवश्यक समन्वय गर्ने,

(ख) जिल्ला भित्र सरकारी तथा गैर सरकारी क्षेत्रबाट संचालित विकास निर्माण सम्बन्धी कार्यक्रमको विवरण तार गरी त्यस्ता कार्यक्रमको प्रभावकारीता तथा व्यवस्थापनका विभिन्न चरणमा अनुगमन गर्ने, त्यस्ता कार्यक्रमको प्रतिफलका सम्बन्धमा क्षेत्र वा समुदायगत, विषय क्षेत्रगत र पर्यावरणीय सन्तुलन कायम गर्न आवश्यक सुझाव वा मार्गदर्शन दिने र त्यसरी दिएका सुझाव वा मार्गदर्शनलाई सार्वजनिक गर्ने ।

(ग) जिल्ला भित्रका गाउँपालिका तथा नगरपालिकाको क्षमता विकासको लागी प्रदेश तथा संघ सँग समन्वय गर्ने ।

(घ) जिल्लामा रहने संघीय वा प्रदेश सरकारी कार्यालय र गाउँपालिका तथा नगरपालिका बिच समन्वय गर्ने ।

(ङ) जिल्ला भित्रका गाउँपालिका तथा नगरपालिका बिच कुनै विवाद उत्पन्न भएमा सो को समाधानका लागी समन्वय तथा सहजीकरण गर्ने

(च) जिल्ला भित्रको प्राकृतिक प्रकोप तथा विपद व्यवस्थापन सम्बन्धी योजना र कार्यको समन्वय गर्ने

(छ) जिल्ला भित्रका विकास तथा निर्माण सम्बन्धी कार्यमा सन्तुलन कायम गर्न गैरसरकारी संघ संस्था तथा निजी क्षेत्र सँग समन्वय गर्ने,

जिल्ला समन्वय अधिकारी


(ज) जिल्ला भित्रको विकास तथा निर्माण सम्बन्धी कार्यमा सन्तुलन भए नभएको समबन्धमा अध्ययन अनुसन्धान तथा अनुगमन गरी विकास निर्माण सम्बन्धी कार्यमा सन्तुलन गर्नको लागि मन्त्रालय, स्थानीय तह सम्बन्धी विषय हेर्ने प्रदेश सरकारको मन्त्रालय तथा आवश्यकता अनुसार सम्बन्धीत गाउँपालिका तथा नगरपालिकालाई सुझाव दिने ।

(झ) आफ्नो काम कारवाहीको सम्बन्धमा मन्त्रालय र स्थानीय तह सम्बन्धी विषय हेर्ने प्रदेश सरकारको मन्त्रालयलाई प्रत्येक आ.व.समाप्त भएको दुई महिना भित्र प्रतिवेदन गर्ने ।

(ञ) जिल्ला भित्रको विकास तथा निर्माणलाई प्रभावकारी बनाउनको लागि बर्षको कम्तीमा एक पटक वार्षिक समीक्षा कार्यक्रम आयोजना गरी सो जिल्लाबाट संघीय संसद र प्रदेश सभामा प्रतिनिधित्व गर्ने संसद सदस्यलाई आमन्त्रण गरी सुझाव लिने,

(ट) नेपाल सरकार वा प्रदेश सरकारले तोकेको अन्य कार्य गर्ने ।

(३) जिल्ला समन्वय समितिको कार्यालयको संगठन संरचना



Amrta

[Signature]
जिल्ला समन्वय समिति



(४) जिल्ला समन्वय समितिको कार्यालयमा रहने कर्मचारीको संख्या र विवरणः
जिल्ला सभाको प्रशासकीय प्रमुखको रूपमा काम गर्न एक जिल्ला समन्वय अधिकारी र अन्य आवश्यक कर्मचारी रहने व्यवस्था छ । यस अनुसार निम्न श्रेणी र दर्जाका कर्मचारीहरु रहने छन् ।

क्र.स.	पद र श्रेणी	जम्मा दरबन्दी संख्या	कैफियत
१.	जिल्ला समन्वय अधिकारी, रा.प. द्वितीय	१	
२.	शाखा अधिकृत, रा.प तृतीय	१	रिक्त
३.	ईन्जिनियर, रा.प. तृतीय	१	रिक्त
४.	नायब सुब्बा, रा.प.अन.प्रथम	१	
५.	लेखापाल, रा.प.अन.प्रथम	१	
६.	सब-ईन्जिनियर रा.प अन.प्रथम	१	रिक्त
७.	खरिदार, रा.प. अन.द्वितीय	१	
८.	हलुका सवारी चालक श्रेणिविहिन	२	सेवा करारमा
९.	कार्यालय सहयोगी	३	सेवा करारमा
१०.	स्वकीय सचिव	१	सेवा करारमा
	जम्मा	१३	३ पद रिक्त

(५) प्रदान गरिने सेवाः

(क) यस कार्यालयबाट विभिन्न निकायहरुले माग गरेका सूचना एवं जानकारीहरु सूचनाको हक सम्बन्धी प्रचलित ऐन,नियम अनुसार प्रदान गर्ने गरेको ।

(ख) जिल्ला भित्रका स्थानीय तहहरु (नगरपालिका र गाउँपालिका) को प्रशासकीय भवन निर्माण गर्नको लागि जिल्ला समन्वय समितिको मौज्दात कोषमा रहेको रकम मध्येबाट सम्झौता अनुसार रकम प्रदान गर्ने गरेको ।

(ग) पालिकाहरु र विभिन्न संघ, संस्थाहरु एवं कार्यालयहरु बीच समन्वय र आवश्यकता अनुसार बैठक बस्ने गरेको ।

(घ) संघीय एवं प्रदेश सरकार मातहत कार्यालयहरुबाट भए गरेका विकास निर्माणका योजनाहरुको अनुगमन गरी प्रतिवेदन तयार गर्ने गरेको ।

(ङ) जिल्ला भित्रका स्थानीय तहहरुले गरेको कार्यको समय समयमा अनुगमन, मूल्याङ्कन र समन्वय हुने गरेको ।

Dhangadhi

[Signature]
जिल्ला समन्वय समिति
3



(६) सेवा प्रदान गर्ने निकाय र जिम्मेवार कर्मचारीहरु:

(क) जिल्ला समन्वय अधिकारी: श्री तुलसी प्रसाद घिमिरे

(ख) शाखा अधिकृत: रिक्त

(ग) ना.सु. श्री दिपक गुरुड (प्रशासन शाखा)

(घ) लेखापाल: श्री लोकराज अधिकारी (आर्थिक प्रशासन शाखा)

(ङ) खरिदार: श्री विरेन्द्र कुँवर (जिन्सी तथा खरिद शाखा)

(७) सेवा प्राप्त गर्न लाग्ने दस्तूर र अवधि:

(क) स्थानीय सरकार संचालन ऐन, २०७४ अनुसार व्यवस्था भएकोमा सोही अनुसार,

(ख) जिल्ला सभाद्वारा पारित गरिएका कार्यहरुको समय तोकिएकोमा सोही अनुसार,

(ग) सूचनाको हक सम्बन्धी नियमावली, २०६५ को नियम ४ बमोजिम र अन्य विशेष कानूनले तोके बमोजिमको समय र दस्तूर ।

(८) निर्णय गर्ने प्रक्रिया र अधिकारी:

सम्बन्धीत शाखाहरुबाट कार्य उठान एवं सम्पन्न गरिने ।

(९) निर्णय उपर उजूरी सुन्ने अधिकारी: जिल्ला समन्वय अधिकारी

(१०) सम्पादन गरिएका मुख्य मुख्य कामहरु:

(क) जिल्ला समन्वय समिति, लमजुडको आ.व. २०८०/०८१ को पहिलो त्रैमासिकमा भएका बैठकहरु निम्नानुसार सम्पन्न भएको छ ।

सम्पन्न भएका बैठकहरु तथा मिति	जम्मा बैठक संख्या
<u>जि.स.स. लमजुडको बोर्ड बैठक</u> २०८० श्रावण १४ गते, २०८० भाद्र ०८ गते २०८० असोज २८ गते	जम्मा ३ (तिन) पटक
<u>जि.स.स. लमजुडको मौज्जात कोष सञ्चालन निर्देशिका, २०७५ बमोजिम गठित कार्यक्रम व्यवस्थापन समितिको बैठक</u> २०८० असोज २४ गते	१ (एक) पटक
प्रतिनिधि सभा सदस्य माननीय पृथ्वी सुब्बा गुरुडको प्रमुख आतिथ्यता तथा अन्य प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्यहरुको आतिथ्यतामा आ.व.२०७९/०८० को जिल्ला स्तरीय वार्षिक समीक्षा कार्यक्रम सम्पन्न मिति २०८० भाद्र २५ गते	१(एक) पटक

G. J. J. J.

[Signature]
जिल्ला समन्वय अधिकारी

(ख) जिल्ला समन्वय समिति, लमजुङको आयोजनामा आ.व. २०८०/०८१ को प्रथम त्रैमासिकमा निम्नानुसार कार्यहरू सम्पन्न भएका छन् ।

- २०८० भाद्र ०५ गते जिल्ला परियोजना सल्लाहकार समितिको अध्यक्ष एवं जिल्ला समन्वय समितिका लमजुङका प्रमुख पूर्ण बहादुर गुरुङको अध्यक्षतामा जिल्ला परियोजना सल्लाहकार समितिको बैठक सम्पन्न भएको ।
- शिक्षा परियोजना अन्तर्गत लुमा इ- लर्नीङ डिभाइस सम्बन्धी कार्यक्रम मिति २०८०/०५/१२ गते सम्पन्न भएको ।
- २०८०/०६/१८मा नगर विकास ऐन, २०७५ को दफा ४ मा व्यवस्था भए बमोजिम सुन्दर बजार नगरपालिकाको नगरविकास समिति गठन गर्ने प्रयोजनको लागि सो समितिमा जिल्ला समन्वय समितिको प्रमुखले तोकेको जिल्ला समन्वय समितिको सदस्य, सदस्य रहने व्यवस्था बमोजिम सो समितिको सदस्य श्री विमला खड्कालाई सदस्य चयन गरी पठाइएको ।
- मिति २०८०/०६/ २५ गते बेपता पारिएका व्यक्तिको छानविन आयोग, नेपालको आयोजना तथा यस कार्यालयको समन्वयमा स्थानीय तहका जनप्रतिनिधिहरूसँग बेपता परिवारलाई प्रदान गर्न सकिने परिपूरण र आयोगको छानविन कार्यमा स्थानीय तहको समन्वय सम्बन्धी अन्तर्क्रिया कार्यक्रम सम्पन्न गरियो
- कार्यालयमा चलायमान रहेको सवारी साधन, कम्प्युटर लगायतका मेसिनरी सामग्रीहरूको मर्मत संभार गर्दै आएको ।
- विभिन्न मितिमा जन्म, मृत्यु, बसाईसराई, विवाह दर्ता लगायतका पञ्जिकरणसँग सम्बन्धित अभिलेखहरूको छायाँप्रति स्थानीय तहलाई आवश्यक परेको समयमा उपलब्ध गराउँदै आएको ।

(११) कार्यालय प्रमुख र सूचना अधिकारीको नाम र पद:

(क) कार्यालय प्रमुखको नाम थर: तुलसी प्रसाद धिमिरे (जिल्ला समन्वय अधिकारी)

(ख) सूचना अधिकारीको नाम थर: दिपक गुरुङ (नायव सुब्बा)

(१२) ऐन, नियम र निर्देशिकाको सूची:

(क) नेपालको संविधान २०७२

(ख) स्थानीय सरकार सञ्चालन ऐन २०७४

(ग) संघीय सरकार / प्रदेश सरकारबाट जारी गरिएका अन्य सम्बन्धित ऐन, कानून र निर्देशिकाहरू

B. P. Gurung

B. P. Gurung

जिल्ला समन्वय समिति



(१३) आम्दानी खर्च तथा आर्थिक कारोबार:

सि.नं.	ब.उ.शि.नं.	वार्षिक बजेट	खर्च	कैफियत
१.	३६५००१०५३	१,१०,१३,०००।	५९,४५,५७५.१०	संघ सरकार
२.	मौज्दात कोष	रु ३,३०,४५,६२२.६६		
३.	धरोटी	रु ४५,०७,१५५.२५		

Om...
तयार गर्ने:-

दिपक गुरुड (सूचना अधिकारी)

प्रमाणित गर्ने:

तुलसी प्रसाद घिमिरे (जि.स.अ)

जिल्हा सचिव अधिकारी